



घरेलु तथा परिवार हिंसा

अष्ट्रेलियामा घरेलु तथा परिवार हिंसा स्विकार्य छैन।

घरेलु तथा परिवार हिंसा गैरकानूनी अपराध हो।

यस्तो अपराध गर्ने पुरुष वा महिला जोसुकै पनि जेल जान सक्छ।

यदि तपाईं वा तपाईंले चिनेको मान्छे खतरामा भएको थाहा छ भने प्रहरीलाई **000** मा सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा प्रहरीले सुरक्षा गार्ड र भरोसा गर्न सकिन्छ।

निःशुल्क, गोप्य परामर्श तथा जानकारीका लागि **1800 737 732** मा 1800 **RESPECT** मा फोन गर्नुहोस्।

तपाईंलाई निःशुल्क दोभाषे आवश्यक छ भने **131 450** मा फोन गर्नुहोस्।

अष्ट्रेलिया सरकार (Australian Government) ले कुनै पनि हालतमा घरेलु र परिवार हिंसा सहँदैन।

घरेलु र परिवार हिंसा कुनै पुरुष वा महिला पार्टनर (पतिपत्नी) लाई नियन्त्रण गर्ने उद्देश्यले उनीहरूमा डर वा सुरक्षाको खतरा उत्पन्न हुने व्यवहार वा धम्की हो। यस अन्तर्गत निम्न क्रियाकलापहरू पर्छन्:

- पिट्ने;
- घाँटी निमोठ्ने;
- पार्टनर वा परिवारलाई चाहिने अत्यावश्यक पैसा नदिने;
- पार्टनरलाई उनका साथी र परिवारबाट अलग्याउने;
- पार्टनरलाई अपमान गर्ने वा निरन्तर आलोचना गर्ने; र
- छोराछोरी वा घरपालुवा जनवारलाई धम्क्याउने।

महिलाको पुरुषको जतिकै समान अधिकार छ।

अष्ट्रेलियाको कानूनले महिला र पुरुषलाई समान व्यवहार गर्छ।

एक सुखी सम्बन्धमा र समुदायमा हिंसामुक्त जीवन बाँच्न पाउने सबैको अधिकार छ।

महिलाहरूले दुर्ब्यवहार वा हिंसा सहनु पर्दैन।

अष्ट्रेलियामा सहयोग गर्ने साँस्कृतिक संवेदनशील सेवाहरू उपलब्ध छन्।

1800 RESPECT अष्ट्रेलियाको राष्ट्रिय लैंगिक हिंसा, घरेलु तथा परिवार हिंसा परामर्श सेवा (Australia's National Sexual Assault, Family and Domestic Violence Counselling service) हो। यसले निःशुल्क, गोप्य फोन तथा अनलाईन परामर्श तथा जानकारी दिन्छ। परामर्शदाताले तपाईंको कुरा सुन्छन्, प्रश्नहरूका जवाफ दिन्छन् र उनीहरूले तपाईंलाई तपाईंको स्थानीय क्षेत्रमा रहेका अन्य सहयोगी सेवामा सिफारीस गर्न सक्छ।

1800 737 732 मा फोन गर्नुहोस् वा **1800 RESPECT** को वेबसाइट www.1800RESPECT.org.au मा जानुहोस्।

तपाईंलाई दोभाषे चाहिन्छ?

अनुवाद तथा दोभाषे सेवा (**Translating and Interpreting Service**, छोटकरीमा **TIS**) लाई **131 450** मा निःशुल्क फोन गर्नुहोस्। **TIS** ले

तपाईंलाई अन्य सेवा प्रदायकहरूसँग कुराकानी गर्न मद्दत गर्छ। **TIS** ले परामर्श सेवा प्रदान गर्दैन।